



आ.व ०७९/८० को तेस्रो त्रैमासिकसम्मको वित्तीय परिणाम

वासलात				
		लेखा परीक्षण नभएको	लेखा परीक्षण नभएको	लेखा परीक्षण नभएको
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	१६६,६९७,६५०,८५१	१६०,३७८,५४७,८०६	१४०,५३७,५१७,५१२
१.१	चुक्ता पूँजी	८,२०७,९६६,५५४	८,२०७,९६६,५५४	८,२०७,९६६,५५४
१.२	जगेडा तथा कोष	४८६,७७४,२२३	४८०,४४९,२३३	४४४,९६५,१२७
१.३	जीवन बीमा कोष	१५७,१६९,१९६,९७८	१५०,८५६,४८२,८११	१३१,१६२,७२१,६१८
१.४	महाविपत्ती कोष जगेडा	८३३,७१३,०९६	८३३,६४९,२०७	७२१,८६४,२१३
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	१६६,६९७,६५०,८५१	१६०,३७८,५४७,८०६	१४०,५३७,५१७,५१२
२.१	स्थिर सम्पत्ति (खुद)	५२६,९१९,२९२	५२६,६८२,४१७	३०१,६१८,७०७
२.२	दीर्घकालिन लगानी तथा कर्जा	१२३,३४६,८९१,९२६	११६,७२४,११८,२८१	५९,०६६,३७८,१७६
२.३	बीमालेखको धितोमा कर्जा	२९,५६७,८६२,९४४	२७,८९८,५९७,२३२	२३,२२८,६१५,२६१
२.४	खुद चालु सम्पत्ति (३-४)	१३,२५३,३९४,१००	१५,२२६,३९१,१९०	५७,९३७,६१८,३९३
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	२,५८२,५९०	२,७५८,६८६	३,२८६,९७६
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
	खुद चालु सम्पत्तिको विवरण			
३	चालु सम्पत्ति कर्जा तथा पेशकीहरु (३.१ देखि ३.३ सम्म)	१८,१४५,८०७,१५२	१९,९९५,४२१,०५९	६३,०१८,२६०,१६६
३.१	नगद तथा बैंक मौज्दात	२१३,१३४,०८०	१३०,८१३,२६१	१४२,८३९,२८४
३.२	अल्पकालिन लगानी तथा कर्जा	९,३६६,००३,११४	११,८३०,४३७,५५७	५२,८५७,७७३,०५४
३.३	अन्य सम्पत्ति	८,५६६,६६९,९५८	८,०३४,१७०,२४१	१०,०१७,६४७,८२८
४	चालु दायित्व तथा व्यवस्थाहरु (४.१ देखि ४.४ सम्म)	४,८९२,४१३,०५१	४,७६९,०२९,८६९	५,०८०,६४१,७७३
४.१	चालु दायित्व	२,१४२,३७४,३४१	२,०७१,४७०,७६१	२,२५२,३०६,५४२
४.२	असमाप्त जोखिम बापत व्यवस्था	३८९,६८७,६१८	३६२,५०६,०४०	२८८,१९४,१३०
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	८४६,३०६,०३५	१,१००,३११,४०७	१,२८५,८९२,११०
४.४	अन्य व्यवस्था	१,५१४,०४५,०५८	१,२२४,७४१,६६१	१,२५४,२४८,९९१

नाफा-नोक्सान हिसाब

१	आम्दानी (१.१ देखि १.५ सम्म)	८११,५८३,४३१	६५५,१८६,५७९	५४३,६८०,८७४
१.१	आय-व्यय हिसाबबाट सारेको	१५६,६६०,७४४	६३,३१५,३२९	(३७,९१२,७७२)
१.२	जीवन बीमा कोषबाट सारेको	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	६५४,९२२,६८७	४३८,३३०,६७६	५८१,५९३,६४६
१.४	व्यवस्था फिर्ता	-	१५३,५४०,५७७	-
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्था तथा खर्चहरु (२.१ देखि २.८)	३६५,०३३,९१३	२१५,०२५,९३९	७३८,२४२,५८४
२.१	व्यवस्थापन खर्च	११८,४२७,४९२	६०,५२२,०७९	१११,१९४,३९३
२.२	अपलेखन खर्च	१,९४४,४६४	-	-
२.३	अन्य खर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	६२,१२९,६४९	-	५२८,२९४,६५४
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	६२,९०८,१८२	५९,४६८,१००	-
२.७	आयकर	११९,६२४,११७	९५,०३५,७६०	९८,७५३,५३७
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खुद नाफा/(नोक्सान) (१-२)	४४६,५४९,५१९	४४०,१६०,६४०	(१९४,५६१,७१०)

*कम्पनीको बीमाङ्गीय मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।

एकीकृत आय-व्यय हिसाब

१	आय (१.१ देखि १.७ सम्म)	३९,७९२,७३०,१८०	२८,२६५,१४३,६१४	३७,४०७,६०९,५०८
१.१	बीमाशुल्क (खुद)	२६,८३९,२४६,६२४	१८,४००,०४५,३२७	२५,९९७,९०२,२९०
१.२	पुनर्बीमा कमिशन आय	४,९४१,९०७	७,८७०,११९	१८,०५६,५१२
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	९,२४०,८४५,५४२	६,०५८,१२३,७३१	६,४७६,७२०,८९६
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	१,३७८,७९१,२८०	१,५७४,९४०,८१५	१,७४३,३८०,९६९
१.५	अन्य प्रत्यक्ष आय	३००,३२३,७७५	१९५,५८२,५७०	३०२,२१३,०१५
१.६	यस वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,७१५,२६०,२६३	१,७१५,२६०,२६३	२,५५५,१८९,८२५
१.७	यस वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था	३१३,३२०,७८८	३१३,३२०,७८८	३१४,१४६,०००
२	व्यय (२.१ देखि २.१० सम्म)	१८,३९२,९२६,११२	१३,५१९,४४४,६२१	१७,२३७,९५१,८७७
२.१	दावी भुक्तानी (खुद)	११,८२२,४५०,७२०	८,४४२,५३१,४५३	१०,६०८,६०४,२०६
२.२	अभिकर्ता कमिशन	२,२३४,३८७,१७०	१,५३८,०५१,७८५	२,६३४,६५३,१०१
२.३	स्वास्थ्य परीक्षण शुल्क	८,१६३,००६	४,९३०,१४४	९,१२९,७८६
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	२०१,२९४,३५०	१३८,०००,३४०	२५९,३२३,३७८
२.६	अन्य प्रत्यक्ष खर्च	१,९८३,२९०	१,५४१,७५०	१,८०४,४४०
२.७	व्यवस्थापन खर्च	१,०६५,८४७,४२६	५४४,६९८,७११	१,०००,७४९,५३८
२.८	आयकर	१,८२२,८०६,४९८	१,३८६,८७२,९९०	१,१४९,६०१,१८९
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था*	८४६,३०६,०३५	१,१००,३११,४०७	१,२८५,८९२,११०
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	३८९,६८७,६१८	३६२,५०६,०४०	२८८,१९४,१३०
३	बचत (१-२)	२१,३९९,८०४,०६७	१४,७४५,६९८,९९३	२०,१६९,६५७,६३१
३.१	जीवन बीमा कोषमा सारेको	२१,२४३,१४३,३२३	१४,६८२,३८३,६६७	२०,२०७,५७०,४०३
३.२	नाफा नोक्सान हिसाबमा सारेको	१५६,६६०,७४४	६३,३१५,३२६	(३७,९१२,७७२)

*भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था अन्तर्गत अवधि समाप्ती (Maturity Payment), आंशिक अवधि समाप्ती दावी (Survival Payment) र मृत्यु दावी (Death Claim Payment),पर्दछ । उल्लेखित रकम मध्य रु ३.१८ करोड मृत्यु दावी (Death Claim Payment) बापत व्यवस्था गरिएको छ ।

अन्य विवरण

१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	२१४,३९४,४५४	२०५,७६४,२२२	१७८,१३१,६२७
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	२७,२५७,६५८	१८,६२७,४२६	२६,४३९,७६२
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,०१०,८७६	१,१८५,४७४	१,३९९,९०८
३.	घोषित मुनाफा (बोनस) को दर (७७-७८ सम्मको)	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७८-७९ देखि हाल सम्म)	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	१०,९५३,४९६	७,८२७,५८३	९,३३९,३०६
६.	कुल दावी भुक्तानी संख्यामा	६२,०४३	४३,१४६	४८,९७५
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	८४६,३०६	१,१००,३११	१,२८५,८९२

ट्रष्ट्यः १) कम्पनीको माथि उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाङ्गीय मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ ।

२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरु लेखा परीक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ ।

आ.व. २०७९/०८० को तेस्रो त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि)

- १) वित्तीय विवरणः
- क) तेस्रो त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी मिति २०८०/०१/२९ गतेको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।
- ख) प्रमुख वित्तीय अनुपातहरु :
- बीमाङ्गीय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोड्दा वित्तीय अनुपातहरु फरक पर्न सक्नेछ ।
- | | | | | |
|----------------------------|-----------------------------|----------------------|---|-------------------------|
| *प्रति शेयर आम्दानी : ७.२५ | प्रति शेयर नेटवर्थ : ११६.०१ | पि.ई. अनुपात : ९३.१९ | प्रति शेयर कुल सम्पत्तिको मूल्य : २,०९० | औसत प्रतिफल दर : १०.८४% |
|----------------------------|-----------------------------|----------------------|---|-------------------------|
- * प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ ।
- २) व्यवस्थापकिय विश्लेषणः
- क) कम्पनीको तेस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. २,७२५.७७ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. २,६४३.९८ करोडको तुलनामा ३.०९ प्रतिशतले बढ्ती भएको हो । आकर्षित प्रतिफल, समयानुकूल बजार प्रवर्द्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनील उत्कृष्ट बजारहिस्सा ओगट्दै आएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिसम्ममा रु. १,०९५.३५ करोड कुल दावी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो र छर्रोतरे तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिसम्ममा रु. १६.२२८.०८ करोड भरपर्दो एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ, जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. १३,५१५.२८ करोड मा २०.०७ प्रतिशतको वृद्धि हो । कम्पनीले नेपाल लाइफ क्यापिटल लि. मा ५१ प्रतिशत शेयर बराबरको रकम रु. १५.३० करोड दिर्घकालीन लगानीमा समावेश गरेको छ । कम्पनीले नेपाल बीमा प्रधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ । बढ्दो बीमाशुल्क आर्जन र सुरक्षित लगानी बृद्धिले कम्पनीको वित्तीय क्षमता सुदृढ बनाएको छ । कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको ९२.३३ प्रतिशत Conventional Policy र ७.६७ प्रतिशत Term Policy रहेको छ । ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समयानुकूल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ । फलस्वरुप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरुलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरूप उपलब्धी हासिल गर्दै गएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ । ग) विगतको अनुभवबाट कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, आय-व्यय हिसाब तथा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन ।
- ३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको
- ४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण
- क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोबार वास्तविक र यथार्थपरक रहेको पाएका छौं ।
- ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण निम्न बमोजिम रहेको छ ।
- | | | | | | |
|-------------------------|------------------------|-----------------------|---------------------------------|----------------------|-----------------------------------|
| अधिकतम मूल्य : रु ७८५.४ | न्यूनतम मूल्य : रु ६३२ | अन्तिम मूल्य : रु ६७६ | कारोबार संख्या : २५,८६,३५६ किता | कारोबार दिन : ५६ दिन | कारोबार रकम : रु १,८२,०२,९८,३६८.३ |
|-------------------------|------------------------|-----------------------|---------------------------------|----------------------|-----------------------------------|

- ५) समस्या र चुनौतीः मुलुकमा जीवन बीमा व्यवसाय प्रति सकारात्मक भावनाको विकास भइरहेकोले जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुशासित बचतको माध्यमको रुपमा स्थापित गर्न बीमा जागरण अभियानलाई थप सशक्त बनाउन जरुरी छ । दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरुमा मात्र लगानी एकीकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ । यसै गरी दक्ष जनशक्तिको अभावले केही चुनौतीहरु थपिएका छन । कम्पनीले समयानुकूल व्यवसायिक रणनीतिको कार्यान्वयनद्वारा चुनौतीहरुलाई अवसरमा परिणत गर्दै जानेमा विस्वास लिएको छ ।
- ६) संस्थागत सुशासनः कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई प्रथम प्राथमिकतामा राख्दै आएको छ । कम्पनीको अनलाईन कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुर्‍याएको छ । कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरुलाई समयमै लेखा परीक्षण गर्दै आएको छ । कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परीक्षकको रुपमा चार्टर्ड एकाउन्टेण्ट फर्मलाई Outsource गरी प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरी नेपाल बीमा प्रधिकरणमा पठाउने गरेको छ । कम्पनीले नियमनकारी निकायले औल्याएका कैफियतहरुलाई पालना गरि नेपाल बीमा प्रधिकरणद्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरु कार्यान्वयन गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ ।
- ७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषणः आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

प्रवीण रमण पराजुली
प्रमुख कार्यकारी अधिकृत